

Number>

Example: 1234 IBFT 200 GLBBNPKA 001XXXXXXXXX10
From Application: Go to MAIN>> Fund Transfer>>Account in Other Bank>>Enter Amount, <Bank Code>, <Account in Other Bank> and press Send button>> Confirm>>Enter PIN and press Send button.

9. Fone Pay Txn Cancel:

Syntax : <PIN> <space> FRCL <space> <Fonepay Trace ID>
Example: 1234 FRCL 000AV9C

10. Buy Recharge Cards (Dish Home):

From Primary/Default Account:
Syntax :
<PIN> <space> RC <space> DH <CARD_VALUE>
Example: 1234 RC DH250
From Application: Go to MAIN>> Payment>>Recharge Cards>> Select <Recharge Card> and press Send button>>Confirm>>Enter PIN and press Send button.

11. Load eSewa

From Primary Account :
Syntax
:<PIN> <space> PAY <space> ESEWA <space> <AMOU NT> <space> <eSewa ID>
Example1: 1234 PAY ESEWA 100 98XXXXXXXXX OR
Example2: 1234 PAY ESEWA 100 someone@anymail.com
From Application: Go to MAIN>> Payment>>eSewa>> OR Quick Menu>>Load eSewa>>Enter <Amount>, <eSewa ID> and press Send button>>Confirm>>Enter PIN and press Send button.

12. For ADSL:

From Primary Account :
Syntax :
<PIN> <space> PAY <space> NTADSL <space> <AMOU NT> <Space> <ADSL USERNAME> <space> <Landline Number>
Example: 1234 PAY NTADSL 100 adsl98XXXXXXXXX98XXXXXXXXX

13. PIN Change :

Syntax : <Old PIN> <space> PC <space> <New PIN>
Example: 1234 PC 5678
From Application: Go to Setting Icon>>PIN>>Change

PIN>>Enter Old PIN, New PIN, and Confirm PIN and press Send button.

14. NTC/NCell, Prepaid/Postpaid Topup :

From Primary Account
Syntax : <PIN> <space> PAY <space> <Merchant Code> <space> <AMOUNT> <space> <Payment Code>
Example: 1234 PAY NTNAM 100 9841XXXXXX
From Application: Go to MAIN>> Payment>>NT TopUp>>NT Prepaid>>Select <Topup Amount>, <Mobile Number> and press Send button>>Confirm>> Enter PIN and press Send button.
OR Go to MAIN>>Payment>> FonePay>> OR Quick Menu>> FonePay>>Enter <Merchant Code>, <Payment Code (Mobile Number in this case)>, Amount and press Send button>>Confirm >>Enter PIN and press Send button.

Code	Description	Value (Rs.)	Service Provider
NTNAM	NT Prepaid Topup	10, 20, 30, 50, 100, 200, 300, 500, 1000	NT Prepaid Number
NTPOS	NT Postpaid Topup	100, 200, 300, 500, 1000	NT Postpaid Number
NTPST	NT PSTN / Landline Topup	100, 200, 300, 500, 1000	NT Landline Number
NTADV	NT ADSL Volume Based Topup	100, 200, 300, 500, 1000	NT Landline Number
NTADS	NT ADSL Unlimited Topup	100, 200, 300, 500, 1000	NT Landline Number
NCTOP	Ncell Prepaid Topup	10 to 5000	Ncell Prepaid Number
NCPP	Ncell Postpaid Payment	10 to 5000	Ncell Postpaid Number



Prepaid Mobile Recharge,
Postpaid Mobile Bill Payment,
ADSL, PSTN Landline Bill Payment



शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लि.
SHINE RESUNGA DEVELOPMENT BANK LTD.

नेपाल राष्ट्र बैकबाट 'ख' वर्गको इजाजतपत्रप्राप्त संस्था (१० जिल्ला कार्यक्षेत्र भएको)

Shine for your shining life

केन्द्रीय कार्यालय : नयाँबजार-१, तमघास, गुल्मी, फोन: ०७९-५२०७१५,
५२०९१५, ५२०९१६, ५२०९१७, फ्याक्स: ०७९-५२०२४८
कर्पोरेट कार्यालय : सिद्धार्थरोड-८, बुटवल, रुपन्देही, फोन: ०७९-५५१५००,
५५१४९८, फ्याक्स: ०७९-५५१४९७, ५४४४४९७

शाइन रेसुङ्गा डेमलपमेण्ट बैंकको मोबाइल बैंकिङ्ग सेवा

सरल :

आफ्नै मोबाइलबाट मोबाइल बैंकिङ्गको सुविधा लिएर सजिलै चलाउन सकिन्छ । यो सुविधा लिएर पछि खाताको ब्यालेन्स बुझ्न र स्टेटमेन्ट लिन बैंकसम्म धाउनु पर्दैन भने आफ्नो खाताबाट अन्य कुनैपनि बैंक खातामा मोबाइलबाटै रकम पठाउन सकिन्छ ।

सुरक्षित :

मोबाइल एप्स प्रयोग गरी पठाएको कःव लाई मोबाइल बैंकिङ्ग एप्सले अरुले नबुझ्ने गरी पठाउँछ साथै स्वचालित रूपमा कम्प्युटरबाटै मोबाइल व्यक्तिगत पहिचान नम्बर (MPIN) को श्रृजना गरिएको हुँदा मोबाइल बैंकिङ्गको कारोवार सुरक्षित हुन्छ ।

कसरी प्राप्त गर्ने :

हाम्रा सबै शाखा कार्यालयहरू मार्फत मोबाइल बैंकिङ्गको आवेदन फाराम भरी सहज रूपमा सेवा प्राप्त गर्न सकिन्छ । आवश्यक परे हाम्रो आधिकारिक वेबसाइट www.srdb.com.np मार्फत पनि आवेदन फाराम डाउनलोड गर्न सकिनेछ । आवश्यक जानकारी सहित तपाईंको MPIN तपाईंको मोबाइलमा कःव मार्फत प्राप्त हुनेछ ।

ध्यान दिनुपर्ने कुराहरू :

- तपाईंको MPIN को सुरक्षा गर्नु तपाईंको दायित्व हो ।
- कृपया MPIN लाई अरु व्यक्ति माथि सार्वजनिक नगर्नु ।
- सकेसम्म MPIN सम्झनामा मात्र राख्नु, अरुले बुझ्ने गरी कतै पनि लेखेर नराख्नु ।
- मोबाइलमा MPIN को प्रयोग गरिसके पछि थ्यासेज बक्स वा सेन्ट
- आइटमबाट अनिवार्य रूपमा यसलाई मेटाउनु ।
- MPIN अरुले थाहा पाएको शंका लागेमा तुरुन्त चेन्ज गर्नु ।
- आफ्नो मोबाइल सेट हराएमा फोन नं. ०७९-५५९५००, ५५९४९८ वा बैंकको कुनै पनि शाखामा तुरुन्त सबर गर्नु ।

एप्स उपलब्ध छ :

व्ब्सब, ब्लमचयप्स, षड् ७ षडिअप घमचचथ फोनको लागि मोबाइल बैंकिङ्ग एप्स उपलब्ध छ । एप्स डाउनलोड गर्न वा विस्तृत जानकारीका लागि कृपया घघघ।कचमद।अक।लउ मा मिजिट गर्नु होला ।

महसुल :

तल बुँदागत रूपमा उल्लेख गरिएका सम्पूर्ण सुविधा सहित रजिष्ट्रेशन शुल्क र वार्षिक शुल्क रु. २५०/-, दोश्रो बर्ष देखी वार्षिक

नविकरण शुल्क रु. २५०/- लाग्नेछ । यस बैंकको अन्तरशाखा रकमान्तरको हकमा रु. ५ लाग्नेछ भने अन्य मोबाइल बैंकिङ्ग सुविधा उपलब्ध रहेका बैंकहरूको हकमा प्रति कारोवार रु. १० लाग्नेछ । MPIN पुनः चाहिएमा रु. १० लाग्ने छ । SMS महशुल भने मोबाइल सेवा प्रदायकको नियमानुसार लाग्नेछ ।

SMS (३५७५८ मार्फत) वा APPS को माध्यमबाट मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्ने विधि :

1. Registered Account Enquiry: Enquire the Number of Accounts Registered with their status in Bank.
Syntax : <PIN> <space> <BAI>
Example: 1234 BAI
From Application: Go to MAIN>> My Account>>MyAccounts>> Enter PIN and press Send button.
2. Balance Enquiry: Enquire current balance of your account.
From Primary/Default Account:
Syntax : <PIN> <space> BE
Example: 1234 BE
From Application: Go to MAIN>> My Account>> Balance Enquiry>> Enter PIN and press Send button.
From Other/Secondary Account :
Syntax : <PIN> <space> BES<space> <ALIAS>
Example: 1234 BES 12
From Application: Go to MAIN>> My Account>>Balance Enquiry>> Enter PIN, Select<A/C No. OR A/C Alias> and press Send button.
3. Last 3-5 Transactions/Mini Statement: Enquire status of 3-5 recent transactions done from the particular account.
From Primary/Default Account :
Syntax : <PIN> <space> LT
Example: 1234 LT
From Application: Go to MAIN>> My Account>> MiniStatement>> Enter PIN and press Send button.
From Other/Secondary Account :
Syntax : <PIN> <space> LTS<space> <ALIAS>
Example: 1234 LTS 12
From Application: Go to MAIN>> My Account>> MiniStatement>>Enter PIN,Select<A/C No. OR A/C Alias> and press Send button.

4. Available Transaction Limit: Enquire the Number of Transactions and The Remaining Amount that the customer can use thorough the day.
Syntax : <PIN> <space> ATL
Example: 1234 ATL
From Application: Go to MAIN>> My Account>>Available Limit>> Enter PIN and press Send button.
5. Cheque Book Request: Helps to file request for cheque book with individual cheque leaves. It may have 10 or 20 or even 50.
From Primary/Default Account :
Syntax : <PIN> <space> CR<space> <No. of Leaves>
Example: 1234 CR 20
From Application: Go to MAIN>>Request/Info>>Cheque Book Request>>Enter PIN and press Send button.
From Other/Secondary Account :
Syntax: <PIN> <space> CRS<space> <ALIAS> <space> <No. of Leaves>
Example: 1234 CRS 12 20
From Application: Go to MAIN>>Request/Info>>Cheque Book Request>>Enter PIN,Select<A/C No. OR A/C Alias> and press Send button.
6. Banking Hour Information:
Example: BH
From Application: Go to MAIN>> Request/Info>>Banking Hour>>
7. Fund Transfer to Account Number: Transfer of money from one account to another, within Bank Account Holders.
From Primary/Default Account :
Syntax : <PIN> <space> FT<space> <AMOUNT> <space> <A/C No>
Example: 1234 FT 200 001XXXXXXXXX10
From Application: Go to MAIN>> Fund Transfer>>Other Account in Same Bank>>Enter Amount, <Other Account in Same Bank> and press Send button>>Confirm >>Enter PIN and press Send button.
8. Interbank Account Transfer From Primary/Default Account:
Syntax<PIN> <space> IBFT<space> <AMOUNT> <space> <BankSwift Code> <space> <Account